




नेपाल सरकार

गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय

तनहुँ



प्रशासन
CPAS upload
[Signature]

स्वतः प्रकाशन

(Proactive Disclosure)

आ.व. २०८२।८३

दोस्रो त्रैमासिक

(२०८२ कार्तिक १ देखि २०८२ पौष मसान्त सम्म)

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५(३) र सो को नियमावलीको नियम (३) बमोजिम
जिल्ला प्रशासन कार्यालय, तनहुँको स्वतः प्रकाशन (Proactive Disclosure)

(२०८२ कार्तिक १ गते देखि २०८२ पौष मसान्त सम्म)

१. जिल्ला प्रशासन कार्यालय, तनहुँको स्वरूप र प्रकृति:

जिल्लामा शान्ति, सुरक्षा र सुब्यबस्था कायम गरी जनताको जीउ, धन र स्वतन्त्रताको संरक्षण गर्नु जिल्ला प्रशासन कार्यालयको मुख्य कार्य हो। यस कार्यालयका काम, कर्तव्य र अधिकारहरूलाई मूलतः स्थानीय प्रशासन ऐन, २०२८ ले ब्यबस्था गरेको छ। संघ, प्रदेश र स्थानीय तहबाट जिल्लास्तरमा हुने विकासका कार्यमा समन्वय र सहजीकरण एवम् स्थानीय र प्रदेश सरकारका कानून कार्यान्वयनमा आवश्यक सहयोग पुराउने, विपद् व्यवस्थापन, आपूर्ति व्यवस्थापन एवम् वस्तु तथा सेवाको गुणस्तरीयताको सुनिश्चितता प्रदान गर्ने, स्वच्छ बजार प्रबर्द्धनका लागि बजार अनुगमन गर्ने र उपभोक्ताको हित संरक्षणमा सरोकारवाला निकायविच उचित समन्वय गर्ने तथा सेवा प्रवाहको अनुगमन गर्ने, प्रचलित कानूनमा तोकिएका विषयहरूमा न्याय निरूपण, आर्थिक अनियमितता एवं भ्रष्टाचार नियन्त्रण जस्ता कार्यहरू सम्पादन गरी जिल्लामा सुशासनको प्रत्याभूतिका लागि जिल्ला प्रशासन कार्यालयको महत्वपूर्ण भूमिका रहेको छ।


जिल्ला प्रशासन कार्यालय, तनहुँले यस जिल्लालाई शान्त, सुरक्षित र समुन्नत बनाउने दुरदृष्टि (vision) का साथ विधिको शासन अवलम्बन गरी शान्ति सुरक्षाको अवस्थालाई सुदृढ बनाउँदै प्रभावकारी सेवा प्रवाहको माध्यमद्वारा सुशासनको प्रत्याभूति गर्ने लक्ष्यहरू लिएर काम गरिरहेको छ। यी लक्ष्यहरू प्राप्तिका लागि यस कार्यालयले सुरक्षा निकायहरूको समन्वयात्मक परिचालनद्वारा जिल्लामा शान्ति सुरक्षाको स्थितिलाई सुदृढ बनाउने, जिल्लामा विधिको शासन सुनिश्चित गर्ने, विपद्को एकीकृत र समन्वयात्मक व्यवस्थापन गर्ने, आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउने, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, मानव अधिकारको संरक्षण गर्ने र पारदर्शिता एवं जवाफदेहिता सुनिश्चित गर्ने उद्देश्य लिएको छ।

२. जिल्ला प्रशासन कार्यालय, तनहुँको काम, कर्तव्य र अधिकार:

- क) जिल्लामा शान्ति, सुरक्षा र सुब्यबस्था कायम गर्ने।
- ख) जिल्लामा सञ्चालित विकासका कार्यहरूमा सहयोग र समन्वय गर्ने।
- ग) जिल्लामा रहेका नेपाल सरकारका सम्पत्तिहरूको संरक्षण गर्ने।
- घ) जिल्लामा आइपर्ने विपद्हरूको ब्यबस्थापन गर्ने।
- ङ) जिल्लामा वस्तुहरूको आपूर्तिलाई ब्यबस्थित गर्ने।
- च) जिल्लास्थित सार्वजनिक निकायहरूको कार्य सम्पादनमा समन्वय गर्ने।
- छ) प्रचलित कानूनद्वारा तोकिएका विषयहरूमा न्याय निरूपण गर्ने।
- ज) नागरिकताको प्रमाणपत्र वितरण गर्ने।
- झ) हातहतियारको इजाजत प्रदान तथा नवीकरण गर्ने।
- ञ) राहदानी सम्बन्धी कार्य गर्ने।
- ट) संस्था दर्ता तथा नवीकरण गर्ने।
- ठ) प्रचलित कानून र नेपाल सरकारको निर्देशन बमोजिम अन्य विविध कार्यहरू गर्ने।

am

सहायक प्रमुख




३. जिल्ला प्रशासन कार्यालय, तनहुँमा रहने कर्मचारी संख्या:



सि.नं.	पद	दरवन्दी संख्या	कैफियत
१	प्रमुख जिल्ला अधिकारी	१	
२	सहायक प्रमुख जिल्ला अधिकारी	१	
३	प्रशासकीय अधिकृत	२	
४	नायब सुव्वा	७	
५	लेखापाल	१	
६	कम्प्युटर अपरेटर	२	
७	खरिदार	४	
८	हलुका सवारी चालक	२	१ करार सेवा
९	कार्यालय सहयोगी	७	७ करार
१०	विवरण दर्ता अपरेटर	२	राष्ट्रिय परिचय पत्र
११	विवरण दर्ता सहयोगी	१	विवरण तर्फ करार सेवा
जम्मा		३०	

[Handwritten mark]

[Handwritten signature]




कार्यालयको संगठन संरचना



०१

[Handwritten signature]
सहायक प्र...



४. जिल्ला प्रशासन कार्यालय, तनहुँबाट प्रदान गरिने सेवा:

क) स्थानीय प्रशासन तथा शान्ति सुरक्षा सम्बन्धी सेवा:

- नाम थर वा उमेर आदि प्रमाणित ।
- नावालकको उमेर प्रमाणित ।
- पारिवारिक पेन्सन, शपथ पत्र र रहलपहल सम्बन्धी सिफारिस ।
- दलित, मधेसी, आदिवासी जनजाति प्रमाणित ।
- पत्रपत्रिका दर्ता ।
- छापाखाना दर्ता ।
- पारिवारिक विवरण प्रमाणित ।
- नाता प्रमाणित ।
- शरणार्थी सम्बन्धी कार्य
- विविध कार्य ।

ख) राहदानी सम्बन्धी सेवा:

- राहदानी फाराम संकलन ।
- राहदानी वितरण ।
- विद्युतीय राहदानीको विवरण संशोधन ।

ग) नागरिकता सम्बन्धी सेवा:

- वंशजको आधारमा नागरिकताको प्रमाण पत्र वितरण ।
- वैवाहिक अंगीकृत नागरिकताको प्रमाण पत्र वितरण ।
- नागरिकताको प्रमाण पत्रको प्रतिलिपि वितरण ।
- नामथर जन्म मिति संशोधन ।
- जन्मको आधारमा नागरिकता प्रमाणपत्र वितरण ।

घ) मुद्दा तथा ठाडो उजुरी सम्बन्धी सेवा:

- सार्वजनिक मुद्दा
- गुनासो वा ठाडो उजुरी ।

ङ) हातहतियार इजाजत तथा नवीकरण तथा पेन्सन सिफारिस सम्बन्धी सेवा:

- हातहतियार इजाजत, नामसारी, नवीकरण र स्वामित्व हस्तान्तरण ।
- पारिवारिक पेन्सन, शपथ पत्र, दुई नामथर र जन्ममिति प्रमाणित, रहलपहल सम्बन्धी सिफारिस

च) संस्था दर्ता तथा नवीकरण सम्बन्धी सेवा:

- संस्था दर्ता ।
- संस्था नवीकरण ।
- संस्थाको विधान संशोधन ।

सहायक प्रमुख जिल्ला प्रशासन कार्यालय तनहुँ



- जिल्लामा संस्थाको शाखा खोल्ने स्वीकृति ।
- छ) आपूर्ति व्यवस्था अनुगमन सम्बन्धी सेवा:
 - सहज आपूर्ति व्यवस्थापन सुनिश्चित गर्नका लागि वजार अनुगमन तथा नियमन ।
- ज) विपद् व्यवस्थापन सम्बन्धी सेवा:
 - जिल्ला विपद् व्यवस्थापन समितिको बैठक व्यवस्थापन ।
 - विपद् सम्बन्धी कार्ययोजना निर्माण ।
 - विपद् न्यूनीकरणका लागि तयारी ।
 - विपद्मा भएको क्षति विवरण संकलन ।
 - विपद्मा पीडित भएकालाई क्षतिपूर्ति एवं राहत वितरण तथा पुनःस्थापना ।
- झ) राष्ट्रिय परिचय पत्र सम्बन्धी सेवा:
 - राष्ट्रिय परिचय पत्र विवरण संकलन सम्बन्धी कार्य
 - राष्ट्रिय परिचय पत्र वितरण

५. जिल्ला प्रशासन कार्यालय, तनहुँमा रहेका शाखा र जिम्मेवार अधिकारी:

सि.नं.	शाखाको नाम	जिम्मेवार अधिकृत	गुनासो सुन्ने अधिकारी
१	स्थानीय प्रशासन तथा शान्ति सुरक्षा शाखा	प्र.अ. विकाश श्रेष्ठ	दिपक रेग्मी सहायक प्रमुख जिल्ला अधिकारी
२	नागरिकता तथा प्रतिलिपि शाखा	प्र.अ. विकाश श्रेष्ठ	
३	आर्थिक प्रशासन शाखा	लेखापाल नवराज रेग्मी	
४	राहदानी तथा जिन्सी दर्ता शाखा	प्र.अ. विकाश श्रेष्ठ	
५	गुनासो सुनुवाई तथा अभिलेख व्यवस्थापन शाखा	प्र.अ. सिर्जना रेग्मी	
६	मुद्दा तथा हातहतियार शाखा	प्र.अ. सिर्जना रेग्मी	


६. सेवा प्राप्त गर्न लाग्ने दस्तुर र अवधि:

सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दस्तुर रु.	लाग्ने अवधि	कैफियत
१	वंशजको आधारमा नेपाली नागरिकताको प्रमाण पत्र वितरण	रु. १० को टिकट	प्रक्रिया पुगेकै दिन	
२	नागरिकताको प्रतिलिपि वितरण	रु. २० को टिकट	प्रक्रिया पुगेकै दिन	
३	वैवाहिक अंगिकृत नागरिकताको प्रमाण पत्र वितरण	रु. १० को टिकट	प्रक्रिया पुगेकै दिन	
४	राहदानी फाराम संकलन	नावालक - २५००।- साधारण - ५०००।-	प्रक्रिया पुगेकै दिन	
५	राहदानी वितरण		प्राप्त भएपछि	
६	गुनासो वा ठाडो उजुरी		यथाशीघ्र	

Signature

Signature

जिल्ला प्रशासन कार्यालय




सि.नं.	प्रदान गरिने सेवा	लाग्ने दरतुर रु.	लाग्ने अवधि	कैफियत
			दिन	
२०	नाता प्रमाणित	रु. १० को टिकट	सोही दिन	
२१	क्षतिपूर्ति एवं राहत वितरण		सवै कागजात भए पश्चात यथासिद्ध	
२२	सार्वजनिक शान्ति विरुद्धको कसूर सम्बन्धी मुद्दा	रु. १० को टिकट	कानून वमोजिम	
२३	अख्तियार दुरुपयोग सम्बन्धी मुद्दा	रु. १० को टिकट	आयोगबाट प्राप्त समयसीमा भित्र	

७. कार्यालयबाट चालु आ.व. २०८२।८३ को दोस्रो त्रैमासिक (२०८२ कार्तिक १ गते देखी २०८२ पौष मसान्त) मा भएका सम्पादित कार्यहरू:

क्र.स.	सम्पादित प्रमुख कार्यहरू		चालु आ.व. २०८२।८३ को प्रथम त्रैमासिक (कार्तिक १ देखी पौष मसान्त सम्म) को उपलब्धी			
			महिला	पुरुष	अन्य	जम्मा
१	नागरिकताको विवरण	(क) बंशज	११०५	११४३	-	२२४८
		(ख) बैबाहिक अंगिकृत	-	-	-	०
		(ग) प्रतिलिपी	११८४	११९८	-	२३८२
		(घ) गैर आवासिय	०	३	-	३
२	नागरिकता परित्याग				८	
३	नागरिकता रद्द	१	१	०	२	
४	नाबालक परिचय पत्र	(क) नाबालक परिचयपत्र नयाँ दर्ता	६५	७१	०	१३६
		(ख) नाबालक परिचयपत्र प्रतिलिपी	२	२	०	४
५	राष्ट्रिय परिचय पत्र	(क) राष्ट्रिय परिचयपत्र नयाँ दर्ता	३५५०	४२५५	०	७८०५
		(ख) राष्ट्रिय परिचयपत्र वितरण		४१७४१-		
१	प्रमाणित / सिफारिस	(क) आदिवासी/जनजाती प्रमाणित	१३४	९२	०	२२६
		(ख) दलित प्रमाणित	८८	७७	०	१६५
		(ग) विपन्न खस आर्य प्रमाणित	३४	१४	०	४८
		(घ) मुस्लिम प्रमाणित	११	९	०	२०
		(ग) पेन्सन सिफारिस			५९६	
		(घ) अन्य			४७७	
७	तिब्बतीयन शरणार्थी परिचय पत्र नविकरण			२		
८	शरणार्थीका लागि यात्रा अनुमति पत्र सिफारिस	०	०	०	०	
९	राहदानी	(क) राहदानी सिफारिस	१११७	१७०८	२३	२८४८
		(ख) राहदानी वितरण				२०१२
१०	विपद	(क) विपदबाट पिडित			०	

Am

[Signature]
 सहायक प्रमुख कार्यालय अधिकारी



क्र.स.	सम्पादित प्रमुख कार्यहरू		चालु आ.व. २०८२/८३ को प्रथम त्रैमासिक (कार्तिक १ देखी पौष मसान्त सम्म) को उपलब्धी
	व्यवस्थापन सम्बन्धी	(ख) विपद् पिडितलाई आर्थिक सहायता रकम / सामाग्री	०-
११	मुद्धा	(क) दर्ता	१०
		(ख) फर्छ्यौट	७
१२	संस्था	(क) नयाँ दर्ता	६
		(ख) नविकरण	२५७
१३	हातहतियार	(क) नविकरण	३
		(ख) नामसारी	०
१४	पत्रपत्रिका दर्ता		०
१५	छापाखाना दर्ता		०
१६	बैठक	(क) कार्यालय प्रमुख	३
		(ख) जिल्ला सुरक्षा समिति	२३
		(ग) सूचना अधिकारी	१
		(घ) अन्य	२१
१७	गुनासो र फर्छ्यौट	(क) कार्यालयमा निवेदन मार्फत	२५
		(ख) हेल्लो सरकार मार्फत	०
१८	बजार अनुगमन		३
१९	घुम्ती शिविर		०
२०	राजस्व (कार्तिक र मङ्सिर महिनाको समावेश भएको पौष महिनाको सिष्टममा समस्याको कारण अध्यावधिक गर्न बाँकी)	(क) संस्था दर्ता	१०३,४००।-
		(ख) हातहतियार	०।-
		(ग) राहदानी दस्तुर	९४,२५०००।-
		(घ) न्यायिक दण्ड जरिवाना	४१,९००।-
		(ङ) प्रशासनिक दण्ड, जरिवाना र जफत	०।-
		(च) अन्य प्रशासनिक सेवा शुल्क	२९०००।-
		(छ) बेरुजु	०।-
		(ज) परीक्षा शुल्क	५०००।-
	झ) सरकारी सम्पतीको वहालको आय	१००।-	

८. निर्णय गर्ने प्रक्रिया र अधिकारी:


- क) निर्णय गर्ने प्रक्रिया: सरकारी निर्णय प्रक्रिया सरलीकरण निर्देशिका, २०६५ एवं सूचनाको हक सम्बन्धी ऐन, २०६४ लगायत प्रचलित कानून बमोजिम ।
- ख) निर्णय गर्ने अधिकारी:

- प्रमुख जिल्ला अधिकारी

am

(Handwritten Signature)

(Faint official stamp)



- सहायक प्रमुख जिल्ला अधिकारी र प्रशासकीय अधिकृतहरु: प्रमुख जिल्ला अधिकारीबाट अधिकार प्रत्यायोजन भए बमोजिम।
- ग) निर्णय उपर उजुरी सुन्ने अधिकारी: प्रचलित कानून बमोजिम।
- घ) सूचना माग गर्नेको नामथर र संख्या: नभएको।

९. कार्यालय प्रमुख र सूचना अधिकारीको नाम र पद:

क) कार्यालय प्रमुख:

- नाम: शिवलाल तिवारी
- पद: प्रमुख जिल्ला अधिकारी
- मोवाइल नम्बर ९८५६०६७७७७

ख) सूचना अधिकारी:

- नाम: दिपक रेग्मी
- पद: सहायक प्रमुख जिल्ला अधिकारी
- मोवाइल नम्बर ९८५६००९९९९


१०. ऐन, नियम, विनियम वा निर्देशिकाको सूची:

- स्थानीय प्रशासन ऐन, २०२८
- नेपाल नागरिकता ऐन, २०६३
- विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन ऐन, २०७४
- लागु औषध (नियन्त्रण) ऐन, २०३३
- हातहतियार तथा खरखजना ऐन, २०१८
- आवश्यक पदार्थ नियन्त्रण (अधिकार) ऐन, २०१७
- आवश्यक वस्तु संरक्षण ऐन, २०१२
- मुलुकी अपराध (संहिता) ऐन, २०७४
- मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४
- फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४
- भ्रष्टाचार नियन्त्रण ऐन, २०५९
- राहदानी ऐन, २०२४
- सार्वजनिक सुरक्षा ऐन, २०४६
- संस्था दर्ता ऐन, २०३४
- उपभोक्ता संरक्षण ऐन, २०५४
- जग्गा प्राप्ति ऐन, २०३४
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४

[Handwritten signature]

[Handwritten signature]

- सूचनाको हक सम्बन्धी ऐन, २०६४
- सूचनाको हक सम्बन्धी नियमावली, २०६५
- नेपाल नागरिकता नियमावली, २०६३
- राहदानी नियमावली, २०६७
- संस्था दर्ता नियमावली, २०३४
- हातहतियार तथा खरखजना नियमावली, २०२८
- सुशासन (व्यवस्थापन तथा सञ्चालन) नियमावली, २०६५
- विपद् जोखिम व्यवस्थापन राष्ट्रिय रणनीति, २०६६
- गृह प्रशासन सुधार कार्य योजना, २०७४
- नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६८
- विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना तर्जुमा मार्गदर्शन, २०६८
- प्रकोप पीडित उद्धार र राहत सम्बन्धी मापदण्ड, २०६४
- गृह मन्त्रालय र अन्तर्गत कार्यरत कर्मचारीहरूको आचारसंहिता, २०६९
- राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण ऐन, २०७६



mm

[Handwritten signature]

सहायक मुख्य जिल्ला अधिकारी